



स्थानीय राजपत्र

रुवी भ्याली गाउँपालिकाद्वारा प्रकाशित

खण्ड) ९ धादिङ, बागमती प्रदेश, नेपाल, २८ साउन, २०८२ साल (संख्या:१)

भाग-२

रुवी भ्याली गाउँपालिकाको
जेष्ठ नागरिक परिचय-पत्र वितरण कार्यविधि-२०८२

स्वीकृत मिति २०८२/०४/२८

प्रस्तावना :

ज्येष्ठ नागरिकहरूलाई संरक्षण र सामाजिक सुरक्षा प्रदान गर्न तथा निजहरूमा रहेको ज्ञान, सिप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरू प्रति श्रद्धा, आदर तथा सद्भाव अभिवृद्धि गर्नुका साथै राज्यद्वारा तोकिएको सेवा एवं सुविधाको उचित व्यवस्थापन गर्न समाजका जेष्ठ नागरिकलाई परिचय-पत्र प्रदान गर्न वाञ्छनीय रहेकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी रुवी भ्याली गाउँपालिका गाउँ कार्यपालिकाले कार्यविधि बनाई लागु गरेको छ ।

परिच्छेद-१

१. सक्षिप्त नाम र प्रारम्भ: यो कार्यविधिको नाम “जेष्ठ नागरिक परिचय-पत्र वितरण कार्यविधि, २०८२” रहेको छ ।
२. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा
क. “कार्यालय” भन्नाले रुवी भ्याली गाउँपालिकाको कार्यालय सम्झनुपर्छ ।
ख. “शाखा” भन्नाले रुवी भ्याली गाउँ कार्यपालिकाको कार्यालय अन्तर्गतको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा सम्झनु पर्छ ।
ग. “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्न कर्मचारी बुझनुपर्छ ।
घ. “मन्त्रालय” भन्नाले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सम्झनु पर्छ ।
ङ. “वडा कार्यालय” भन्नाले गाउँपालिका अन्तर्गतका वडा कार्यालय सम्झनु पर्छ ।
च. “गाउँपालिका” भन्नाले रुवी भ्याली गाउँपालिका सम्झनुपर्छ ।

परिच्छेद - २

परिचय-पत्र वितरणका आधार

३. नेपालको संविधान, २०७२ को धारा ४१ मा उल्लेख भए बमोजिम ज्येष्ठ नागरिकको हक, ज्येष्ठ नागरिक सम्बन्धी नियमावली, २०६५ को नियम १५ अनुसार ज्येष्ठ नागरिकहरूलाई परिचयपत्र दिने व्यवस्था लगायत ज्येष्ठ नागरिक परिचय-पत्र वितरणका आधार हुनेछन् ।

परिच्छेद - ३

उद्देश्य

४. ज्येष्ठ नागरिकहरूको पहिचान गर्ने र स्थानीय तह देखि नै ज्येष्ठ नागरिकहरूको लगत राख्ने । उक्त लगत राख्ने कार्यमा एकरूपताका लागि अनुसूची - ४ को ढाँचामा लगत राख्ने ।
५. नेपालको संविधानले प्रदत्त ज्येष्ठ नागरिकहरूको हक अधिकार सुनिश्चित तथा ज्येष्ठ नागरिकको वर्गीकरण अनुसार सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा तथा सार्वजनिक स्थलमा ज्येष्ठ नागरिकलाई आवश्यक सेवा, सुविधा र सहयोग सरल रुपमा प्रदान गर्ने ।
६. प्रचलित ऐन, नियम अनुसार ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा, न्याय, अधिकार र समानता प्रदान गरी निजहरूमा रहेको ज्ञान, सिप, क्षमता र अनुभवको सदुपयोग गरी विकास प्रक्रियामा सहभागी गराउने ।

परिच्छेद-४

ज्येष्ठ नागरिकको वर्गीकरण

७) ज्येष्ठ नागरिक सम्बन्धी नियमावली, २०६५ को नियम १४ को उपनियम (१) बमोजिम ज्येष्ठ नागरिकहरूको वर्गीकरण देहाय बमोजिम गरिएको छ ।

(क) साठी वर्ष पूरा गरी सत्तरी वर्ष उमेर पूरा नगरेका ज्येष्ठ नागरिक ।

(ख) ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ ले परिभाषित गरे अनुसार साठी वर्ष उमेर पूरा गरेका सबै नेपाली नागरिकहरू ।

(ग) सत्तरी वर्ष उमेर पूरा गरेको वरिष्ठ ज्येष्ठ नागरिक ।

(घ) असाह्य ज्येष्ठ नागरिक ।

(ङ) अशक्त ज्येष्ठ नागरिक ।

(च) एकल ज्येष्ठ नागरिक ।

परिच्छेद - ५

परिचय-पत्र वितरणका मापदण्ड

८. निवेदन दिनुपर्ने: ज्येष्ठ नागरिक परिचयपत्र प्राप्त गर्नका लागि अनुसूची - १ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।

९. ज्येष्ठ नागरिक सम्बन्धी नियमावली, २०६५ को नियम १५ बमोजिम साठी वर्ष उमेर पूरा भएका नेपाली नागरिकलाई मात्र ज्येष्ठ नागरिक परिचयपत्र प्रदान गर्न सकिनेछ ।

१०. परिचय पत्रको ढाँचा यस निर्देशिकाको अनुसूची - २ बमोजिम हुनेछ । ज्येष्ठ नागरिक परिचयपत्रको आकार नेपाली नागरिकताको प्रमाणपत्रको आकार बराबरको हुनेछ । उक्त परिचयपत्र एकातर्फ नेपाली भाषामा र पछाडीपट्टि अंग्रेजी भाषामा समेत हुनेछ ।

परिच्छेद-६

परिचय-पत्र वितरण प्रक्रिया

११. ज्येष्ठ नागरिक परिचयपत्र प्राप्त गर्न साठी वर्ष उमेर पुगेको ज्येष्ठ नागरिक स्वयं वा निजको संरक्षकले सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।

१२. निवेदनमा आफ्नो उमेर खुलेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र तीन (३) प्रति पासपोर्ट साईजको फोटो संलग्न हुनु पर्नेछ । यस प्रयोजनको लागि नागरिकताको प्रमाणपत्रलाई आधार मानिनेछ ।

१३. ज्येष्ठ नागरिक परिचयपत्र गाउँपालिकाको कार्यालय मार्फत प्रमुख प्रशासकिय अधिकृत वा निजले तोकेको अधिकृतस्तरको कर्मचारीद्वारा प्रदान गरिनेछ ।

१५. परिचयपत्र प्राप्त ज्येष्ठ नागरिकहरूको लगत तोकिए बमोजिमको Software/Computerized गरी अनुसूची-३ बमोजिमको ढाँचामा राखी वडा तथा गाउँपालिका कार्यालय मार्फत वार्षिक रुपमा सम्बन्धित प्रदेश र संघको मन्त्रालयमा जानकारी गराउनु पर्नेछ ।

१६. ज्येष्ठ नागरिक परिचय-पत्र प्रतिलिपि लिन सम्बन्धित प्रहरी कार्यालयको सिफारिस वा वडाको सिफारिस सहित सम्बन्धित स्थानीय तहमा निवेदन पेश गर्नुपर्नेछ ।

१७. यस गाउँपालिका बाहेक अन्य स्थानको नेपाली नागरिकताको प्रमाणपत्र भएमा अनिवार्य रुपमा निजले बसाई-सराई वा मतदाता परिचय-पत्र पेश गर्नुपर्नेछ ।

परिच्छेद-७

खारेजी र बचाउ

१८. यस पूर्व महिला तथा बालबालिका कार्यालय, गाउँ कार्यपालिकाको कार्यालयबाट वितरण भएका जेष्ठ नागरिक परिचय-पत्र वितरण यसै बमोजिम भएको मानिनेछ ।

परिच्छेद - ८

विविध

१९. ज्येष्ठ नागरिक परिचय-पत्र वितरण सम्बन्धी अन्य कुराहरु रुवी भ्याली गाउँकार्यपालिका आफैले निर्धारण गर्नेछ ।
२०. गाउँ कार्यपालिकालाई उचित लागेमा कार्यपालिकाका ज्येष्ठ सदस्यको संयोजकत्वमा कार्यविधिले तोके बमोजिमका सदस्य रहने गरी एक ज्येष्ठ नागरिक कल्याण समिति गठन गर्न सक्नेछ ।
२१. जेष्ठ नागरिक परिचय-पत्र वितरण सम्बन्धमा माथि उल्लेखित व्यवस्था बाहेक प्रचलित कानूनको अधीनमा रही प्रमुख प्रशासकिय अधिकृतले निर्णय गरे बमोजिम हुनेछ ।

अनुसूची - १

मिति :

श्री प्रमुख प्रशासकीय अधिकृतज्यू,
रुवी भ्याली गाउँपालिका,
गाउँ कार्यपालिकाको कार्यालय,
सेर्तुङ, धादिङ ।

विषय : जेष्ठ नागरिक परिचय-पत्र पाउँ ।

उपर्युक्त सम्बन्धमा रुवी भ्याली गाउँपालिकाको जेष्ठ नागरिक परिचय-पत्र वितरण कार्यविधि, २०८२ को परिच्छेद-५, नियम-८, अनुसूची-२ अनुसारको परिचय-पत्र पाउनको लागि निम्न बमोजिमको विवरण सहित अनुरोध गर्दछु ।

निवेदक नाम, थर :

हस्ताक्षर :

१. ज्येष्ठ नागरिकको व्यक्तिगत विवरण :

(क) ज्येष्ठ नागरिकको नाम, थर :

(ख) बाबु-आमाको नाम :

(ग) जन्म मिति र स्थान :

(घ) ठेगाना :

(अ) स्थायी ठेगाना: जिल्ला..... गा.पा..... वडा नं..... टोल/गाउँ..... फोन
नं..... ईमेल.....

(आ) अस्थायी ठेगाना: जिल्ला..... गा.पा..... वडा नं..... टोल/गाउँ..... फोन
नं..... ईमेल.....

(ड) लिङ्ग :

(च) स्वास्थ्य सम्बन्धी विवरण (कुनै विशेष रोग वा अपाङ्गता भए खुलाउने).....

(छ) नागरिकता.....

२. वर्गीकरण:-

(क) सत्तरी वर्ष उमेर पुरा नगरेका ज्येष्ठ नागरिक

(ख) सत्तरी वर्ष उमेर पुरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक

(ग) असहाय ज्येष्ठ नागरिक

(घ) अशक्त ज्येष्ठ नागरिक

(ङ) एकल ज्येष्ठ नागरिक

३. ज्येष्ठ नागरिकको परिवार सम्बन्धी विवरण :

(क) पति-पत्नीको नाम, थर :

(ख) सगोलका छोरा, बुहारी, छोरी, नाती, नातिनीको नाम, थर र ठेगाना:

(ग) छुट्टि भिन्न बसेका छोरा, बुहारी, छोरी, नाती, नातिनीको नाम, थर र ठेगाना :

४. ज्येष्ठ नागरिकको शैक्षिक योग्यता र पेशागत दक्षता:

(क) शैक्षिक योग्यता..... (ख) पेशागत दक्षता.....

(ग) अनुभवको क्षेत्र.....

५. ज्येष्ठ नागरिकको सम्पत्ति विवरण :

(क) चल सम्पत्ति :

(ख) अचल सम्पत्ति :

प्रमाणित गर्नेको नाम, थर :

पद :

निकाय :

अनुसूची – २

रुवी भ्याली गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
सेर्तुङ, धादिङ ।
ज्येष्ठ नागरिक परिचय-पत्र

परिचयपत्र नं.

नाम, थर:

ठेगाना: जिल्ला:..... गा.पा./न.पा:.....

वडा नं.....टोल/गाउँ.....

उमेर..... लिङ्ग:.....

उपलब्ध छुट तथा सुविधाहरु: यातायात र औषधी उपचार

पति/ पत्नीको नाम:.....

हेरचाह केन्द्रमा बसेको भए सोको विवरण:.....

संरक्षकको नाम, थर, सम्पर्क ठेगाना मोबाइल नं.....

रक्त समूह

फोटो

प्रमाणित गर्ने कर्मचारीको दस्तखत:

नाम, थर:


पद:

कार्यालय:

Annex – 2

Ruby Valley Municipality
Office of the Municipal Executive
Sertung, Dhading
Bagmati Province, Nepal

Senior Citizenship Card



Card No.....

Name:..... Nationality.....

Citizenship No.....

Address: Province..... District..... Municipality ward

No.....Tole/Village..... Age..... Sex..... Date of birth.....

Available Service.....

Name of Wife/Husband.....

Name of caretaker, Contact No

Blood Group.....Diseases Name.....

Name of drugs.....

Approved by:-

Signature:-

Name:-

Designation:-

Office:-

अनुसूची – ३
रुवी भ्याली गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
सेर्तुङ, धादिङ ।
ज्येष्ठ नागरिक परिचय-पत्र वाहकको अभिलेख

सि.नं.	नाम थर	परिचय पत्र नं.	ठेगाना	जन्ममिति	उमेर	नागरिकता प्रमाणपत्र नं. जारी मिति र जारी गर्ने जिल्ला	वैवाहिक स्थिती	फोटो	परिचय-पत्र जारी मिति	परिचय-पत्रजारी गर्ने अधिकारीको नाम थर र पद	संरक्षकको नाम, थर, नाता र सम्पर्क नं	परिचय-पत्र बुझिलेको दस्तखत

अनुसूची – ४

महिला						पुरुष					
क्र. सं	नाम थर	ठेगाना	परिचयपत्र नं	ज्येष्ठ (६० वर्ष पुरा गरेका)	वरिष्ठ ज्येष्ठ (७० वर्ष पुरा गरेका)	क्र.सं	नाम थर	ठेगाना	परिचयपत्र नं	ज्येष्ठ (६० वर्ष पुरा गरेका)	वरिष्ठ ज्येष्ठ (७० वर्ष पुरा गरेका)

आज्ञाले
नविन कुमार गोले
प्रमुख प्रशासकीय अधिकृत